

बैठक संख्या : ५६

मिती : २०७६।०४।०८ गते

समय

यस राष्ट्री नगरपालिका , नगर कार्यपालिकाको प्रमुख श्री प्रभा वराल (पौडेल) को अध्यक्षतामा नगर कार्यपालिकाको बैठक देहाय बमोजिमका पदाधिकारीहरुको उपस्थितीमा बसि निम्न प्रस्तावहरुमा छलफल गरियो ।

उपस्थिति

नगरप्रमुख श्री प्रभा वराल(पौडेल)

नगर उपप्रमुख श्री इमान सिंह लामा

वडाध्यक्ष नं १ श्री सिद्धिलाल स्याङ्गतान

वडाध्यक्ष वडा नं २ श्री श्याम सुन्दर उप्रेती

वडाध्यक्ष वडा नं ३ श्री राज कुमार उप्रेती

वडाध्यक्ष वडा नं ४ श्री शमशेर लामा

वडाध्यक्ष वडा नं ५ श्री मेनुका पाठक

वडाध्यक्ष वडा नं ६ श्री जल्लु महतो थारु

वडाध्यक्ष वडा नं ७ श्री सुमिता डल्लाकोटी

वडाध्यक्ष वडा नं ८ श्री वुद्धिराज थपलीया

वडाध्यक्ष वडा नं ९ श्री देवेन्द्र लामा

वडाध्यक्ष वडा नं १० श्री अमर बहादुर तामाङ

वडाध्यक्ष वडा नं. ११ श्री हित बहादुर तामाङ

वडाध्यक्ष वडा नं. १२ श्री अर्जुन प्रजा

वडाध्यक्ष वडा नं. १३ श्री सूर्य बहादुर चेपाङ

सदस्य श्री पुष्णा के.सी. कुवर

सदस्य श्री दिल कुमारी लामा

सदस्य श्री कविता राई

सदस्य श्री रमिता परियार

सदस्य श्री श्यामलाल वि.क.

सदस्य श्री आइती देवी दराई

सदस्य श्री अम्बिका लामा

सदस्य श्री पहलमान प्रजा

सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत श्री मिठाराम हुमागाई

आमन्त्रित जिल्ला समन्वय समिति सदस्य श्री गुनु वि.क.

स्थान : राष्ट्री नगरपालिका

: विहान ८ :०० बजे

बैठक संख्या : ५६ मिति : २०७६।०४।०८ गते

प्रस्तावहरु

- प्राविधिक कर्मचारीहरुको पुन सेवा करार सम्बन्धमा ।
- ब्रम्हस्थानी बाटो निर्माणमा परेको मुद्दामा अधिकारी दिइ पठाउने बारे ।

निर्णय नं. १

प्रस्ताव नं. १ माथि छलफल गर्दा करार म्याद थप सम्बन्धमा यस नगरपालिकाको प्राविधिक इन्जिनियर अर्जुन पौडेल, सव इन्जिनियर विराज गुरुङ र सव इन्जिनियर आकाश वरालको म्याद थप सम्बन्धमा छानविन समिति गठन भइ निज प्राविधिकहरुलाई छुट्टा छुट्टै बोलाई स्पष्टिकरण लिदा सकेसम्म आफुलाई तोकिएको जिम्मेवारी पुरा गर्ने गरेको तर काम गर्ने सिलसिलामा जानी नजानी काममा ढिला सुस्ती, कमी कमजोरी भएको भए आउदो दिनहरुमा ढिला सुस्ती हुन दिने छैन यदि त्यस किसिमको कार्य दोहोरीएमा वा गुनासो दोहोरीएमा कार्यपालिकाले गर्नु भएको कार्वाहीमा मञ्जुर हुनेछ, एक पटकको लागि सेवा गर्ने मौका दिनुस भनि अनुरोध भएकोले प्रथम एक पटकको लागि निज प्राविधिकहरुलाई त्यस किसिमको कार्य नदोहोर्याधिउन शर्तमा म्याद थप हुनपर्ने प्रतिवेदन प्राप्त भएकोले सोही अनुरूप आउदो दिनहरुमा काममा जनगुनासो नआउने गरी काम गर्ने शर्तमा मिति २०७६ श्रावण १ देखि कार्तिक मसान्त सम्मको लागि म्याद थप गर्ने बहुमतले निर्णय गरियो ।

निर्णय नं. २

प्रस्ताव नं. २ माथि छलफल गर्दा श्री चितवन जिल्ला अदालतबाट जारी भएको म्याद संवत २०७६ सालको रिट नं. विषय : सार्वजनिक कुलो निर्माण गरि पाउँ भन्ने राप्ती नगरपालिका-२ बस्ते समेतले राप्ती-२ मा ब्रम्हस्थानी बाटो निर्माण उपभोक्ता समितिले बाटो निर्माण गर्दा कुलो मासी बाटो बनाएको भन्ने उक्त मुद्दामा राप्ती नगरपालिकालाई समेत विपक्षी बनाएको हुँदा सो मुद्दामा यस नगरपालिकाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने गरी यस कार्यालयबाट सहायक स्तर चौथो तहमा कार्यरत प्राविधिक सहायक श्री चेतनाथ थपलियालाई अधिकार दिई पठाउने निर्णय गरियो ।

प्रस्ताव नं. १ माथि छलफल गर्दा कार्यपालिकाको ५५ औ बैठकको निर्णय नं. ३ मा भएको निर्णय अनुसार विभिन्न चरणमा छलफल भइ सम्बन्धित कर्मचारीहरूसँग पदपूर्ति समिति, अनुगमन समिति, पूर्वाधार समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृत समेत रहेको समितिले विभिन्न कोणबाट सोधे, प्रत्यक्ष छलफल गर्ने कार्य गरी तयार गरिएको प्रतिवेदन उपप्रमुख इमान सिह लामाबाट प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदन र बैठकमा सहभागी वडा अध्यक्ष एवं कार्यपालिका सदस्य ज्यूबाट प्रस्तुत धारणा समेतको आधारमा इन्जिनियर अर्जुन पौडेल, सव इन्जिनियर विराज गुरुङ र आकाश बराललाई अव उपरान्त जन प्रतिनिधि, कार्यालय प्रमुख लगायत सम्बद्धमा सबै सरोकारवालासँग सुमधुर सम्बन्ध कायम गरी अघि बढ्न कडा निर्देशन दिई निजहरूको मिति २०७६ साउन १ देखि कार्तिक मसान्त सम्म सेवा करार गरी काममा लगाउने निर्णय गरियो ।